

मिति २०७९/०९/१० गतेको ११४ औं गाउँ कार्यपालिकाको बैठकमा पेश भएका प्रस्तावहरु:

क्र. सं.	प्रस्ताव	निर्णयको संक्षिप्त व्यहोरा	पेश गर्ने विषयगत समिति/शाखा
१.	प्रधानमन्त्री रोजगार कार्यक्रमको योजना छनौट सम्बन्धमा ।	चालु आ.व. २०७८/०७९ को लागि स्वीकृत वार्षिक कार्यक्रम अनुसार नेपाल सरकार सशर्त अनुदान अन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि थप बजेट प्राप्त भएको हुँदा सो बजेट कार्यान्वयनको लागि योजना छनौट गर्ने ।	रोजगार सेवा केन्द्र
२.	भिडियो डकुमेन्ट्री (वृत्तचित्र) अनुमोदन सम्बन्धमा ।	यस गाउँपालिकाको चालु आ.व. २०७८/०७९ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार यस गाउँपालिकाको भिडियो डकुमेन्ट्री (वृत्तचित्र) निर्माणको लागि मिडिया जर्नल प्रा.लि. ललितपुरसँग भएको सम्झौता बमोजिम भिडियो डकुमेन्ट्री तयार गरी पेश गरेको र यस बैठकमा प्रस्तुतीकरण भएको हुँदा उक्त भिडियो डकुमेन्ट्री अनुमोदन गर्ने ।	प्रमुख प्रशासकीय अधिकृत
३.	मध्यपहाडी राजमार्ग - भगवतीमाई अस्पताल सडक तथा पुल निर्माण ।	भगवतीमाई गाउँपालिका वडा नं. ४ र वडा नं. ३ जोड्ने मध्यपहाडी राजमार्ग-भगवतीमाई अस्पताल सडक तथा पुल निर्माणको लागि नेपाल सरकार र प्रदेश सरकारलाई बजेट व्यवस्थाको लागि अनुरोध गर्ने ।	पूर्वाधार विकास समिति

**मिति २०७९/०९/१० गतेको ११४ औं गाउँ कार्यपालिकाको बैठकका निर्णयहरू:**

१. चालु आ.व. २०७८/०७९ को लागि स्वीकृत वार्षिक कार्यक्रम अनुसार नेपाल सरकार सशर्त अनुदान अन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि थप बजेट प्राप्त भएको हुँदा सो बजेट कार्यान्वयनको लागि देहायका योजना छनौट गर्ने ।

**तपसिल:**

क्र.सं.	आयोजनाको नाम	कार्यान्वयन हुने स्थान	बजेट	कैफियत
१.	पनासी वृक्षारोपण घेरवार ।	वडा नं. ०१	५०००००।	
२.	भुवाँ टोल-चिपिनतोला गोरेटो बाटो निर्माण ।	वडा नं. ०१	४०००००।	
३.	भगवती आ.वि. घेरवार ।	वडा नं. ०२	८५१०००।	
४.	सोतीखोला-देउली सडक स्तरोन्नती ।	वडा नं. ०३		
५.	मध्यपहाडी जिरो पोइन्ट-डौरी कुल्लेबुंची सडक निर्माण ।	वडा नं. ०४	९०००००।	
६.	थुवाशेरा सडक मर्मत ।	वडा नं. ०५	९०००००।	
७.	राउलाचौर-नागुना-पाखाखर्क गोरेटो बाटो निर्माण ।	वडा नं. ०६	९०००००।	
८.	घुइकेरी डाँडा देखि बडाखोला सडक मर्मत ।	वडा नं. ०७	९०००००।	

२. यस गाउँपालिकाको चालु आ.व. २०७८/०७९ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार यस गाउँपालिकाको भिडियो डकुमेन्ट्री (वृत्तचित्र) निर्माणको लागि मिडिया जर्नल प्रा.लि. ललितपुरसँग भएको सम्झौता बमोजिम भिडियो डकुमेन्ट्री तयार गरी पेश गरेको र यस बैठकमा प्रस्तुतीकरण भएको हुँदा उक्त भिडियो डकुमेन्ट्री अनुमोदन गर्ने ।
३. भगवतीमाई गाउँपालिका वडा नं. ०४ र वडा नं. ०३ जोड्ने मध्यपहाडी-भगवतीमाई अस्पताल सडक तथा पक्की पुल निर्माण गर्नको लागि नेपाल सरकार र प्रदेश सरकारलाई बजेट व्यवस्थाको लागि अनुरोध गर्ने ।